



लोक सेवा आयोग हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: www.psc.gov.np

फोन: ०५७-५२०३०२

फ्याक्स: ०५७-५२६८२२

इमेल: hetauda@psc.gov.np

परीक्षा केन्द्र कायम गरिएको सूचना । सूचना नं. ४२/०७९-८०, मिति २०७९/०९/११

लोक सेवा आयोग, हेटौंडा कार्यालय, हेटौंडाको विज्ञापन नं. १२५०२-१२५०५/०७८-७९ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको परीक्षा केन्द्र हेटौंडा राखी online बाट दरखास्त फाराम स्वीकृत गराइ प्रथम चरणको परीक्षा उत्तिर्ण भएका सम्पूर्ण उम्मेदवारहरूको द्वितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित कार्यक्रम अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने गरी देहाय बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

उल्लेखित परीक्षा आ.व. ०७८/०७९ को विज्ञापनको भएकोले परीक्षा भवन एकीन गरी प्रवेश पत्र समेत सोही आ.व.को लिई परीक्षा दिन जानु होला । साथै सहयोगी लेखक आवश्यक पर्ने उम्मेदवारहरूले सहयोगी लेखक माग गर्नु पर्ने कारण र प्रमाण सहितका कागजात संलग्न राखी लोक सेवा आयोग, नियमावली २०७९ को नियम ६८(१) बमोजिम परीक्षा शुरु हुने मिति भन्दा १०(दश) दिन अगावै यस कार्यालयमा निवेदन दिनु पर्नेछ । परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ ।

परीक्षा कार्यक्रम

क्र.सं.	पत्र	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	समय अवधि
१	द्वितीय	कार्यालय व्यवस्थापन	विषयगत	२०७९/०९/२७ गते, दिनको २:०० बजे	२ घण्टा ३० मिनेट
२	तृतीय	कार्य ज्ञान सम्बन्धी	विषयगत	२०७९/०९/२८ गते, दिनको २:०० बजे	२ घण्टा ३० मिनेट

परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको रोल नं.	परीक्षार्थी संख्या	परीक्षा भवन
१	४१०००१ देखी ४१०७४३ सम्म	२००	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा, केन्द्र - क ।
२	४१०७४५ देखी ४११३२० सम्म	२१०	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा, केन्द्र - ख ।
३	४११३२१ देखी ४११७३७ सम्म	२००	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा, केन्द्र - ग ।
४	४११७४० देखी ४१२५१७ सम्म	२४५	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा, केन्द्र - घ ।

द्रष्टव्य:-१

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगाडी परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ ।
- परीक्षा भवनमा मोबाईल तथा बिद्युतिय सामाग्री निषेध गरिएको छ ।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।

च) तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।

- परीक्षार्थीले परीक्षामा सहभागी हुन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।



लोक सेवा आयोग
हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: www.psc.gov.np

फोन: ०५७-५२०३०२

फ्याक्स: ०५७-५२६८२२

इमेल: hetauda@psc.gov.np

द्रष्टव्य:- २ संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७ (संसोधन सहित) अनुसार परीक्षार्थीले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ ।

- क) परीक्षा केन्द्र प्रवेश गर्नु अघि अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाईजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
- ख) परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा, परीक्षा केन्द्रबाट बाहिरिदा एकआपसमा दुई मिटरको दुरी कायम गर्नुपर्नेछ ।
- ग) परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्ण पालना गर्नु पर्नेछ ।
- घ) कोभिड-१९ संक्रमित उम्मेदवारहरूको लागि **विशेष परीक्षा केन्द्रको** ब्यबस्था गरीने हुँदा संक्रमित परीक्षार्थीहरू आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०५७-५२०३०२ र मोबाईल नंबर ९८५५०१९३०२ मा सम्पर्क गरी वा इमेल hetauda@psc.gov.np तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनुहुन सुचित गरिन्छ ।

.....
प्रकाश अधिकारी
नायब सुब्बा

.....
बद्रिनाथ सापकोटा
शाखा अधिकृत